



नेपाल विद्युत प्राधिकरण

तालिम केन्द्र

खरिपाटी, भक्तपुर

सूची दर्ता गर्ने सम्बन्धी सूचना

गोरखापत्र दैनिकमा प्रथम पटक सूचना प्रकाशन मिति: २०७०/०३/१८

यस कार्यालयको आ.व. २०७०/०७१ का लागि आवश्यक पर्ने तपसिलका सामान, सेवाहरू तथा कार्यहरू गर्न छुट्टा छुट्टै मौजुदा सूचि (Standing List) तयार गर्नु पर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल विद्युत प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०६८ को विनियम ९१ अनुसार सम्बन्धित निकायमा दर्ता भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, दर्ता नविकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर, मुल्य अभिविद्धि करमा दर्ता भएको प्रमाणपत्र, आ.व. २०६८/०६९ सम्मको करचुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी संलग्न गरी रितपूर्वकको निवेदन सहित यस कार्यालयको प्रशासन शाखामा सूची दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ।

तपशिल:

खरिद तथा आपूर्तिर्तर्फ

- १) मसलन्द तथा बिबिध कार्यालय सामानहरू
- २) छपाई सम्बन्धी कार्यहरू
- ३) फर्निचर एवं फर्निचिडका सामानहरू आपूर्ति
- ४) सवारी साधनको पार्टपूजाहरू आपूर्ति गर्नेसम्बन्धी
- ५) कम्प्युटर, प्रिन्टर, फोटोकपी, यु.पि.एस., फ्याक्स एवं अन्य इलेक्ट्रोनिकस सामानहरूको आपूर्ति
- ६) इलेक्ट्रिकल सम्बन्धी सामाग्रीहरूको आपूर्ति
- ७) तालिम कार्यक्रमको लागि आवश्यक हार्डवेयर सम्बन्धी सामाग्रीहरू
- ८) होष्टेलको लागि आवश्यक सामाग्रीहरू (सिरक, डसना, तकिया आदि खरिद, मर्मत तथा खोलहरू)
- ९) सरसफाइको लागि आवश्यक सामाग्रीहरू
- १०) बिभिन्न किसिमका मेसिनरी औजार, ल्याव उपकरणहरू तथा तिनका पार्टपूजा आपूर्ति

मर्मत तर्फ

- ११) फर्निचर एवं फर्निचिडका सामानहरूको मर्मत
- १२) सवारी साधनको मर्मत सम्भार सम्बन्धी
- १३) कम्प्युटर प्रिन्टर फोटोकपी यु.पि.एस. फ्याक्स एवं अन्य इलेक्ट्रोनिकस सामानहरूको मर्मत
- १४) इलेक्ट्रिकल सम्बन्धी सामाग्रीहरूको मर्मतसम्भार
- १५) रंगरोगन भवन पर्खाल तथा अन्य मर्मत सुधार सम्बन्धी कार्यहरू
- १६) बिभिन्न किसिमका मेसिनरी औजार ल्याव उपकरणहरूको मर्मत गर्ने कार्य।

परामर्श सेवा तर्फ

- १७) इन्जिनियरिड तथा व्यवस्थापन सम्बन्धी तालिम तथा अन्य सेवा।

नोट:

- आफ्नो फर्मले जुन कार्य गर्न वा सामान आपूर्ति वा सेवा दिने इजाजत प्राप्त गरेको हो सोही समूहको लागि मात्र सूचि दर्ता गराउन सक्नेछ।
- एकभन्दा वढी समूहको लागि प्रत्येक समूहमा छुट्टा छुट्टै निवेदन दिई सूचि दर्ता गराउनु पर्नेछ।
- सम्पर्कको लागि ठेगाना, फ्याक्स र सम्पर्क नम्बर अनिवार्य रूपले निवेदनमा उल्लेख गर्नुपर्नेछ।
- प्रचलित कानून बमोजिम अयोग्य नभएको कालो सूचिमा नपरेको व्यहोरा फर्म, कम्पनी स्वयंले घोषणा गरी निवेदन साथ संलग्न गर्नुपर्ने छ।
- आवेदकलाई सूचिकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहने छ।
- सूचिकृत भएका फर्महरू/कम्पनीहरू कार्यालयको सूचना पाटीमा प्रकाशन गरिने छ।

(अनुप कुमार पौडेल)

उप-निर्देशक